

२०७४ साल फाल्गुन ३० गते ऐसेलुखर्क गाउँपालिकाको निर्णयहरु :-

नि.नं. १:- यस गाउँपालिका सबै (७) वडामा भए गरेका बिकास निर्माण र अन्य कामको मासिक प्रगति बिबरण महिना भुक्तानी भएको अर्को महिनाको पहिलो हप्ता प्रगति , उपलब्धि, काम हुन नसक्नुको कारण र सुझाव सहितको बिबिध पक्ष उल्लेख गरि मासिक प्रगति बिबरण नियमित रुपमा गा.पा. मा उपलब्ध गराउन वडा कार्यालयहरुलाई निर्देशन गर्ने निर्णय गरियो |

नि.नं. २:- प्रस्ताव नं. २ माथि छलफल गर्दा यस गा.पा. को खेलकुद शिर्षकमा विनियोजित रकम मध्ये यस गाउँपालिकामा संचालन हुने सगरमाथा दोजाङ् कराते प्रतियोगिताको लागि रु २,००,००० (दुइ लाख), र नेपाल सितोरियो कराते संघ खोटाङ् बाट संचालन हुने खोटाङ्ग हलेशी अन्तरास्ट्रिय कराते प्रतियोगिताको लागि रु २,५०,००० (दुइ लाख पचास हजार) मात्र उपलब्ध गराउने निर्णय गरियो |

नि.नं. ३:- प्रस्ताव नं. ३ माथि छलफल गर्दा यस गाउँपालिकाको चालु खर्च शिर्षक अन्तर्गत खर्च संकेत नं. २२९११ भापरी आउने चालु खर्च मा विनियोजित रकम रु ६,००,००० (छ लाख लाइ) शिर्षक परिवर्तन गरि सूचना प्रविधि खर्च शिर्षकमा परिवर्तन गरि आगामी गाउँ सभामा अनुमोदनका लागि पेश गर्ने निर्णय गरियो |

नि.नं. ४:- प्रस्ताव नं. ४ माथि छलफल गर्दा नेपालको संबिधान २०७२ को धारा २१८ ले दिएको अधिकारको प्रयोग गरि तपशिल बमोजिमका कार्यविधिहरु पारित गरि अनुमोदनको लागि गाउँ सभामा पेश गर्ने निर्णय गरियो |

तपशिल

१. ऐसेलुखर्क गाउँपालिका बजार अनुगमन निर्देशिका २०७४

२. ऐसेलुखर्क गाउँपालिका व्यवसाय दर्ता तथा नबिकरण सम्बन्धि कार्यविधि २०७४

३. ऐसेलुखर्क गाउँपालिका शिक्षा कार्यविधि २०७४

नि.नं. ५:- प्रस्ताव नं. ५ माथि छलफल गर्दा यस गाउँपालिकामा बितरण गरिने सामाजिक सुरक्षा रकम प्रथम चौमासिक र दोश्रो चौमासिक रकम अपुग भई आएकोले अर्को व्यवस्था वा थप रकम निकाशा नभए सम्म वडामा जाने चालु खर्च शीर्षकबाट थप गरि बितरण गर्ने र अन्तिम चौमासिक निकाशा सम्म पनि अपुग रकम निकाशा नआएमा चालु खर्च रकम शोधभर्ना गरि बाँकि रकम बितरण गर्ने निर्णय गरियो |

नि.नं. ५:- कृषि सेवा शाखाबाट संचालन हुने कार्यक्रम स्विकृत गरियो |

१. आलु प्याकेट हिमालय आलु समूह |

२. मकै मोदरल्याण्ड एण्ड फर्म |

३. अलैची ब्लक आइत बारे रैथाने कृषि समूह ऐसेलुखर्क |

नि. ६:- प्रस्ताव नं. ६ माथि छलफल गर्दा गाउँपालिकाका सबै सदस्यहरु मध्ये पुरुष सदस्यले दौरा सुरुवाल नेपाली टोपी परिचय पत्र तथा महिला सदस्यहरुले साडी चोलो परिचय पत्र लगाएर नियमित बैठक एवं औपचारिक कार्यक्रममा उपस्थित हुने सबै सदस्यहरुलाई जानकारी गराउने निर्णय गरियो |